

अनुसूची १

कर्मचारीको कार्यसम्पादन मूल्यांकन फारम

खण्ड क

विवरण पेश गरेको कार्यालयः

दर्ता नं.

मिति:-

कर्मचारीको नामः-

कर्मचारीको पद, श्रेणी/तहः

मूल्यांकन अवधि:	साल	महिना	गते देखि	साल	महिना	गते सम्म
-----------------	-----	-------	----------	-----	-------	----------

कार्यालयमा काम सुरु गरेको मितिः

सुपरिवेक्षक समक्ष पेश गरेको मितिः

सम्पादित कामको विवरण

मूल्यांकन अवधिमा गरेका मुख्य कामहरू	सूचक बमोजिम काम भए/नभएको
-------------------------------------	--------------------------

क.

ख.

ग.

घ.

ड.

विवरण पेश गर्ने कर्मचारीको दस्तखतः

मितिः

नोटः यो फारम २/२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ।

एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ।

साउन १ देखि मंसिर मसान्तसम्मको सम्पादित कामको विवरण पुस ७ गतेभित्र पेश गर्नुपर्नेछ।

बाँकी अवधिको सम्पादित कामको विवरण असार ७ गतेभित्र पेश गर्नुपर्नेछ।

<p style="text-align: center;">खण्ड ख</p> <p style="text-align: center;">मूल्याङ्कन</p>			
मूल्याङ्कनका आधार	मूल्याङ्कन अङ्क		
	सुपरिवेक्षकले प्रदान गर्ने	पुनरावलोकनकर्ताले प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने
<p>१. विषयबस्तुको ज्ञान तथा सीप</p> <p>(क) कामसँग सम्बन्धित विषयको आधारभूत जानकारी</p> <p>(ख) कामसँग सम्बन्धित विषयमा भएका नविनतम विषयको जानकारी</p> <p>(ग) विषयबस्तु सम्बन्धी सीप</p> <p>(घ) सीप प्रयोगको क्षमता</p>			
<p>२. अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन</p> <p>(क) कर्मचारीको लागि तोकिएको पोशाक लगाउने गरेको</p> <p>(ख) कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको</p> <p>(ग) आफू भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालन गरेको</p> <p>(घ) अनधिकृतरूपमा सूचना दिने गरेको</p>			
<p>३. समयपालना र नियमितता</p> <p>(क) समयमा कार्यालय उपस्थित भएको</p> <p>(ख) बिना जानकारी कार्यालयमा उपस्थित हुने नगरेको</p> <p>(ग) नियमित रूपमा कार्यालय उपस्थित भएको</p> <p>(घ) कार्यालयको आवश्यकता अनुसार कार्यालय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको</p>			
<p>४. सरोकारवालसँगको व्यवहार</p> <p>(क) आफू भन्दा माथिका कर्मचारीहरूसँग गर्ने व्यवहार उपयुक्त रहेको</p> <p>(ख) आफुसरह र आफू मातहतका कर्मचारीसँग गर्ने व्यवहार मित्रवत रहेको</p> <p>(ग) सेवाग्राहीसँग गर्ने व्यवहार मित्रवत रहेको</p> <p>(घ) मुस्कान सहितको व्यवहार गर्ने गरेको</p>			

५. कामसँगको लगाव र नतिजा			
(क) कार्यालयको कामलाई मूल प्राथमिकतामा राख्ने गरेको			
(ख) कार्यालयको गोपनियता भङ्ग गर्ने नगरेको			
(ग) दिईएको काम समयमै सम्पन्न गर्ने गरेको			
(घ) कार्यालयमा आफूसँग रहेको समानको उचित ढंगले सुरक्षा र संरक्षण			
पूर्णाङ्क	४० (चालिस)	३० (तीस)	३० (तीस)
प्राप्ताङ्क			
कुल जम्मा प्राप्ताङ्क अङ्क र अक्षरमा			
९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अङ्क दिँदा खुलाईएको कारण			

सुपरिवेक्षकको	पुनरावलोकनकर्ताको
नाम:	नाम:
संझेत नं.	संझेत नं.
दस्तखत:	दस्तखत:
मिति:-	मिति:-

पुनरावलोकन समितिका पदाधिकारीको				
क्र.सं.	नाम	पद	संकेत नं	दस्तखत
१				
२				
३				
मिति:-				